

## आलुमा कृषक सहभागीतामूलक अनुसन्धान र यसको महत्व

राम बहादुर के.सी.  
कै.आ कॉ९वागवानी०, मालेपाद्धन, पोखरा

संसार भर नै खाद्य सुरक्षामा (ययम कभअगचप्तथ) आलुको स्थान उच्च रहेको छ । अझ नेपालको सन्दर्भमा मध्य देखि उच्च पहाडमा प्रायः सधै जसो खाद्य संकट हुने र त्यस क्षेत्रमा पनि वर्ष मा एक वा दुई आलु वाली सजिलै लिन सकिने भएको हुनाले त्यस्ता क्षेत्रमा आलुले खाद्य संकट टार्न खेलिरहेको भमिकालाई नकार्न सकिदैन । कृषक सहभागीतामूलक अनुसन्धानको आफैनै महत्व छ । प्रविधि पहिचानको सुरु संगै अनुसन्धान कर्ता र कृषकहरुको सहकार्य हुने भएकोले प्रविधि उत्पादन प्रति कृषकहरु पुर्ण विश्वस्त हुन्छन् र प्रविधि अनुसरणमा कुनै द्विविधा हुदैन । अर्को कुरा प्रविधि यदी कृषकहरुको सामाजिक आर्थिक अवस्थासंग मेल नखाने भएमा तुरुन्त सच्चाउन समेत मढ्ठत पुगदछ । सहभागीतामूलक अनुसन्धानको अर्को महत्वपुर्ण पक्ष निर्णय प्रकृया समेतमा कृषकहरुको प्रत्यक्ष संलग्नता हुने भएकोले केही हद सम्म यो प्रकृया पारदर्शी समेत रहेको देखिन्छ । सहभागीता मूलक अनुसन्धान कृषकले भोगी आएको समस्या निवारणको लागि गरिने भएकोले कृषकहरुलाई अनुसन्धान प्रकृयामा प्रत्यक्ष संलग्न गराईन्छ ।

मध्यपश्चिम तराइ गुणस्तरीय वीउ आलु उत्पादनका लागि एक अग्रणी स्थान मानिन्छ । सन् १९७७ वाट नेपाल तथा स्विस सरकारको सहायताको शुरूवात संगै कन्ट्रायाकमा आलु वीउ उत्पादन गरेका किसानहरु नै पछि गएर गुणस्तरीय आलु वीउ उत्पादनमा नेपाल मै उत्कृष्ट स्थान ओगट्न सफल भएका छन् । महादेवपुरी, नैवस्ता, सितापूर, राधापूर (वांके) मैनापोखरा, कालीका (वर्दिया), लहरा (दैलेख) का वीउ उत्पादक समुहहरु स्विस सरकारको सहायता समाप्ती पछि पनि सफल कृषक समूहका रूपमा चिनिन्छन् । त्यस क्षेत्रका कृषकहरुले गुणस्तरीय आलु वीउ उत्पादनमा गरेको मेहनतलाई उच्च मूल्यांकन गर्ने पर्दछ । यसै सन्दर्भमा क्षेत्रिय कृषि अनुसन्धान केन्द्र, वागवानी अनुसन्धान इकाई र मैनापोखरा कालीका क्षेत्रका कृषकहरुले संयुक्त रूपमा अध्ययन गरि सिफारिस उन्मुख केही जातहरुको पहिचान र वर्णन गर्न खोजिएको छ ।

।

जातीय अनुसन्धान प्रविधि विकाशको प्रमुख आधार हो । यसका लागि अन्तराष्ट्रिय स्तरमा अन्ताष्ट्रिय आलु अनुसन्धान केन्द्र ढम्रक्षेत्र, लिमा, पेरु र राष्ट्रिय स्तरमा आलु अनुसन्धान कार्यक्रम ढाँचेण, खुमलटार जिम्मेवार संस्थाहरु हुन् ।

जातीय अनुसन्धान अन्तर्गत निम्न कुराहरुलाई आधार बनाई जातीय अनुसन्धान तथा छनौट कार्यहरु गरिन्छन् । आलुलाई उम्रन लाग्ने दिन, वृद्धिको एक रूपता ढगलपयक्ष्यक्षण, बोटले ढाक्ने क्षेत्रफल ढन्यवालम ऋयुखभचबनभण बोटको उचाइ, मुख्य डांठको संख्या, आलुमा लाग्ने रोगहरू, आलु तयार हुन लाग्ने दिन, आलुको दानाको गुण आदी

क्षेत्रिय कृषि अनुसन्धान केन्द्रवाट कृषक सहभागीतामा सिफारिश गरिएका केही जातहरू र तीनका जातीय गुण

### पेरिकोली

बोट:	अगलो ठाडो, मोटो डांठ
दाना:	हलुका वैजनी खैरो ।
आकार:	गोलो ।
आंखाको गहिराई :	कम ।

पाक्न लाग्ने दिन: १०० देखि १२० दिन ।  
 डढुवा रोग: सहन सक्ने ।  
 सरदर उत्पादनस् २५(३० टन/हे  
 शिफारिस गरेको क्षेत्र: पश्चिम तराई तथा मध्य पहाड

### **३८८.२६ एल.बी.**

बोट: अग्लो ठाडो,  
 दाना: गाढा वैजनी ।  
 आकार: गोलो ।  
 आंखाको गहिराई : कम ।  
 पाक्न लाग्ने दिन: १०० देखि ११० दिन ।  
 डढुवा रोग: सहन सक्ने ।  
 सरदर उत्पादनस् ३० टन भन्दा वढी /हे  
 शिफारिस गरेको क्षेत्र: पश्चिम तराई

### **३८८.१ के**

बोट: अग्लो ठाडो, मोटो ढांठ  
 दाना: रातो ।  
 आकार: गोलो ।  
 आंखाको गहिराई : मध्यम ।  
 पाक्न लाग्ने दिन: १०० देखि ११० दिन ।  
 डढुवा रोग: सहन सक्ने ।  
 सरदर उत्पादनस् २५(३० टन/हे  
 शिफारिस गरेको क्षेत्र: पश्चिम तराई

### **पाईपलाइनका जातहरू:**

#### **एल.बी.आर. ४०**

बोट: अग्लो ठाडो,  
 दाना: सेतो ।  
 आकार: गोलो ।  
 आंखाको गहिराई : कम ।  
 पाक्न लाग्ने दिन: १०० देखि ११० दिन ।  
 डढुवा रोग: सहन सक्ने ।  
 सरदर उत्पादनस् २५(३० टन/हे  
 अध्यन गरेको क्षेत्र: पश्चिम तराई

#### **एल.बी.आर. ४४**

बोट: अग्लो ठाडो,  
 दाना: सेतो ।  
 आकार: गोलो ।  
 आंखाको गहिराई : गहिरो ।  
  
 पाक्न लाग्ने दिन: १०० देखि ११० दिन ।  
 डढुवा रोग: सहन सक्ने ।  
 सरदर उत्पादनस् २०(२५ टन/हे  
 अध्यन गरेको क्षेत्र: पश्चिम तराई